

विवरण घटनाहरूको कहानी वा वर्णन हो । सामान्यतया यसमा सुरुवात, मध्य र अन्त्य गरी तिन भागहरू हुन्छन् । यस सत्रमा, तपाईंले केही सुरुवातहरू, मध्यहरू र अन्त्यहरू रचनुहुनेछ, र आफ्नो मनपर्ने कथाको विषयमा बातचित गर्नुहुनेछ ।



१. तपाईंलाई कुन-कुन कथाहरू थाहा छ ?
तपाईंलाई सबैभन्दा मनपर्ने कथा कुन हो र किन ?

विद्यार्थीहरूलाई तिनीहरूका विचारहरूका बारेमा बातचित गर्न सहायता गर्नको निम्ति यी प्रश्नहरू सोध्नुहोस्:

- के तपाईं आफैले कथा पढ्नुभयो वा कसैले तपाईंलाई सुनाएको हो ?
- यदि तपाईंले कथा पढ्नुभएको हो भने, के त्यो पुस्तक तपाईंले पुस्तकालयबाट लिनुभएको थियो ?
- तपाईंको निम्ति कथाको सबैभन्दा मनपर्ने भाग कुन हो ?
- त्यसले तपाईंलाई कस्तो महसूस गरायो ?



२. तिन-तिन जनाको समुहमा कार्य गर्नुहोस् ।
पुस्तकालयबाट एउटा पुस्तक छान्नुहोस् ।
त्यसको अगिल्लो आवरण पृष्ठ र शिर्षकलाई नजिकबाट हेर्नुहोस् ।
पहिलो व्यक्तिले कथाको सुरुवातलाई रच्नेछ ।
दोस्रो व्यक्तिले कथाको मध्य भाग रच्नेछ ।
तेस्रो व्यक्तिले कथाको अन्त्य रच्नेछ ।
त्यस पुस्तकको कथासँग तपाईंहरूको कथा मिल्दो छ कि छैन भनेर जान्नको निम्ति पुस्तकको पछिल्लो आवरण पृष्ठमा भएको वर्णनलाई पढ्नुहोस् ।

विचारहरू संक्षिप्त र सरल हुनसक्छन् ।



यदि पुस्तकको पछिल्लो आवरण पृष्ठमा कुनै वर्णन समावेश गरिएको छैन भने, त्यो पुस्तक केको विषयमा हो भनेर थाहा गर्नको निम्ति त्यसको केही पानाहरूलाई पल्टाई हेर्नुहोस् ।



३. तपाईंलाई थाहा भएको कुनै एउटा कथाको भित्रै अन्त्य रचनुहोस् ।
त्यसलाई लेख्नुहोस् वा आफ्नो साथीलाई बताउनुहोस् ।
तपाईंलाई विचार गर्नको निम्ति सहायता होस् भनेर तपाईंले पुस्तकालयबाट केही पुस्तकहरूलाई हेर्न सक्नुहुन्छ ।

समुहमा सबै जनालाई थाहा भएको कथालाई लिएर तपाईंले यो क्रियाकलाप गर्न सक्नुहुन्छ, र त्यसपछि फरक-फरक अन्त्यहरूलाई



४. यदि तपाईंले हालै कुनै पुस्तक पढ्दै हुनुहुन्छ भने, यसपछि कथामा के हुनेछ भन्ने तपाईंलाई लाग्छ ?
तपाईंका विचारहरूलाई लेख्नुहोस् वा आफ्नो कुनै साथीलाई ती बताउनुहोस् ।



यदि तपाईंले हालै कुनै पुस्तक पढ्दै हुनुहुन्छ भने, पुस्तकालयबाट एउटा पुस्तक छान्नुहोस् ।
त्यसको पहिलो पृष्ठ र पछिल्लो आवरण पृष्ठको वर्णनलाई पढ्नुहोस् ।
तपाईंको विचारमा यसपछि उसो के हुन्छ होला ?
तपाईंका विचारहरूलाई लेख्नुहोस् वा आफ्नो कुनै साथीलाई ती बताउनुहोस् ।
अब त्यस पुस्तकलाई पुरै पढ्नुहोस् र तपाईंको विचार सही भयो वा भएन हेर्नुहोस् ।